

जिल्ला समन्वय समितिको मिति २०७५ असार ७ गते बसेको बैठकको निर्णयहरू

१. जिल्ला समन्वय समितिको संगठन संरचना र दरवन्दी तेरीज अनुसारको पद नाम, श्रेणी/तह (प्राविधिक/अप्राविधिक) दरवन्दी तोकिएको आएको पदमा मिलान गरी काममा लगाउने जिल्ला समन्वय समितिको मिति २०७५।१।७ को निर्णय भए अनुसार जिल्ला समन्वय समितिको कार्यालयका पदहरूको प्रस्तावित कार्यविवरण अनुसार आफुलाई तोकिएको काम गर्न गराउन जिल्ला समन्वय समितिको कार्यालयलाई निर्देशन गरियो ।
२. जिल्ला समन्वय समितिको कार्यालयको व्यवस्थापन र विभिन्न पदाधिकारीको काम कर्तव्य तथा जिम्मेवारी सहितको संगठनात्मक संरचना तथा व्यवस्थापन, बजेट तथा कार्यक्रम तर्जुमा, बजेट अख्तियारी तथा निकास र खाताको सञ्चालन, आर्थिक कारोवार र खरिद तथा कार्यक्रम सञ्चालन, लेखा र अभिलेख, साधन तथा स्रोतको सुरक्षा, अनुगमन तथा सुपरीवेक्षण, लेखापरीक्षण तथा बेरुजू फल्ट्रौँट र सूचना एवं सञ्चार (जानकारी आदान प्रदान) तथा प्रतिवेदन समेतका विषयगत क्षेत्रमा मितव्ययिता, कार्यक्षमता र प्रभावकारीता हासिल हुने गरी कार्य जिम्मेवारी पुरा गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन साथै प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्न र स्रोत साधनको उचित उपयोग गरी व्यवस्थापनलाई चुस्त पार्न एवं आम नागरिकमा स्थानीय तहको सरकारका कामप्रति सुशासनको प्रत्याभूति दिन समेत कामको प्रकृति अनुसार सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५, सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०७५, आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९५(१) को प्रयोग गरी तयार भएको जिल्ला समन्वय समितिको कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली, २०७५ स्वीकृत गर्ने निर्णय गरियो ।
३. साविक जिविस हाल जिल्ला समन्वय समितिको कार्यालयबाट करार सेवामा नियुक्ती पाई मिति २०७७।१।८ गते देखी हालसम्म निरन्तर असिस्टेन्ट सवइन्जिनियर(असई) पदमा श्री टेक बहादुर भण्डारी कार्यरत रहेकोमा मन्त्रालयबाट प्राप्त दरवन्दी तेरीजमा सो अ.श.ई. पदको व्यवस्था नभएको तथा निजले झोलुङ्गे पुल सम्बन्धी विशेष प्राविधिक अनुभव हाँसिल गरी कार्यरत रहनु भएको र यस जिससलाई समेत असिस्टेन्ट सवइन्जिनियर(असई) जनशक्ती आवश्यक भएको हुँदा सो पदको दरवन्दी थप गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग गरी पठाउने निर्णय गरियो ।
४. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार जिल्ला समन्वय समिति, डडेल्धुरा अन्तर्गत वर्षायाममा रोपिएका फलफूलका विरूवाको प्रजातिगत विवरण २०७५ चैत्र मसान्त र २०७५ भाद्र मसान्तभित्र संलग्न पत्रको प्रतिलिपि तोकिएको ढाँचामा तयार गरी निम्न

ठेगानामा (ईमेल समेत) उपलब्ध गराइदिनु हुन सो को जानकारी जिल्ला समन्वय समितिको कार्यालयमा पठाइदिन जिल्लास्थित स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गरियो ।

५. यस जिल्लामा सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रम गरिवी निवारण कोष अन्तरगतका कार्यक्रमहरूको यही मिति २०७५।३।८ गते देखी संयुक्त अनुगमन गर्ने निर्णय गरियो ।
६. संयुक्त अनुगमन समितिको समूह १ भित्र पर्ने भागेश्वर गाँउपालिका, अजयमेरु गाँउपालिका र नवदुर्गा गाउपालिकाको नेतृत्वमा जि.स.स. प्रमुखज्यूले गर्ने र उक्त समितिमा जि.स.स. सदस्य श्री पुष्पराज पन्त, लक्ष्मी देवी ऐर, ईश्वरी देवी रावल, र रामचन्द्र अवस्थी जि.स.स.सदस्यहरू रहने र सम्बन्धित कर्मचारीहरू रहने निर्णय गरियो । साथै समूह २ भित्र पर्ने गन्यापधुरा गा.पा., आलिताल गा.पा. र परशुराम न.पा. रहने समूहको नेतृत्व जिसस उपप्रमुखले गर्ने र उक्त समूहमा जिसस सदस्य श्री हिमराज अवस्थी, जानकी देवी दमाई र प्रेम बहादुर साकी एवं सम्बन्धित कर्मचारीहरू रहने निर्णय गरियो ।
७. संयुक्त अनुगमन समूह १ भित्र पर्ने कार्यक्रमहरूको योजना कार्यक्रमहरूको अवस्था स्थान प्रकृति खुल्ने गरी योजनाको लिष्ट दुवै समूहको नेतृत्व गर्ने जिसस प्रमुख र उपप्रमुखलाई अनुगमन जानु अगावै उपलब्ध गराउने निर्णय गरियो ।
८. संयुक्त अनुगमनमा लाग्ने खर्चको खर्च योजना तयार गरी जिल्लामा सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रम गरिवी निवारण कोष कार्यक्रमबाट व्योहर्ने निर्णय गरियो ।
९. जिल्ला समन्वय समितिको कार्यालयको व.शि.नं. जि.स.स. अनुदानतर्फ आ.व. २०७४।७५को लागि विनियोजित रकमबाट तपसिल बमोजिम शिर्षकबाट खर्च लेख्ने गरी स्वीकृत गर्ने निर्णय गरियो ।

तपसिल:

(क)महेश्वरी होटलको खाजा विल रू. २२५६५।-(वाइस हजार पाँच सय पैसट्टी मात्र)

जि.स.स. अनुदान चालुको जि.स.स. वैठक सञ्चालन खर्च शिर्षकबाट भुक्तानी गर्ने ।

(ख) कैलपाल प्रिन्टिन्ग प्रेशको स्टेशनरी विल रू. ३५८२१।-(पैतीस हजार आठसय एक्काइस मात्र) जि.स.स. अनुदान चालुको जि.स.स. कार्यालय सञ्चालन खर्च शिर्षकबाट भुक्तानी गर्ने ।

- (ग) वि.एन. वि.जनेश कनसर्नको विल रकम रू.११६८४१।-(एक लाख सोह हजार आठ सय एकचालिस मात्र) बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ जि.स.स.अनुगमन तथा समन्वय खर्च शिर्षकवाट भुक्तानी गर्ने ।
- (घ) क्रियटिभ कम्प्यूटर एण्ड ट्रेडर्सको विल रकम रू.३५,७०८।-(पैंतीस हजार सात सय आठ मात्र) एल.जि.सि.डि.पी. कार्यक्रमको कार्यक्रम शिर्षकवाट भुक्तानी गर्ने ।
- (ङ) प्रोफेशनल कम्प्यूटर सर्भिसको विल थान ५ को रकम रू.३४,४८४।-(चौतिस हजार चार सय चौरासी मात्र) एल.जि.सि.डि.पी. कार्यक्रम शिर्षकवाट भुक्तानी गर्ने ।